



प्रेस विज्ञप्ति- २२३
Press Release-223

लागू औषध नियन्त्रण व्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं
मिति: २०७५/०४/१५ गते ।

**अवैध मनोद्विपक पदार्थ एम्फेटामाईन (YABA) ७,१४० ट्याब्लेट (६८४ ग्राम)
सहित ३ जना मानिस पक्राउ**

१. विशेष सूचनाको आधारमा मिति २०७५/०४/१४ गते लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ, का.म.न.पा. ३, महाराजगञ्जबाट म्याङ्गलुङ्ग न.पा.७, तेहथुम घर भएको वर्ष ३९ को जय प्रसाद लिम्बुलाई हाल सम्मकै ठूलो परिमाणको अवैध मनोद्विपक पदार्थ एम्फेटामाईन (YABA) ७,१२० ट्याब्लेट (६८२ ग्राम) सहित पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरोको अत्याधिक खोजीमा रहेका जय प्रसाद लिम्बु भारतको सिलुगुडी क्षेत्रमा आफ्नो सञ्जाल बनाई YABA तथा ICE को कारोबारमा सक्रिय रहेका मुख्य व्यक्ति हुन् । अवैध मनोद्विपक पदार्थ YABA तथा ICE को अवैध उत्पादन विशेष गरि म्यानमार (बर्मा) मा हुने गरेको र भारतको बाटो हुँदै नेपालको पूर्वीनाकाबाट नेपाल भित्र्याई यसको अवैध कारोबार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
२. लागू औषध नियन्त्रण व्यूरोद्वारा २०७५/०१/१० गते ४० ग्राम YABA सहित काठमाण्डौबाट पक्राउ परेका मुखिया गुरुङ्गको मुद्दामा फरार रहेका मुख्य अभियुक्त झापा मेचीनगर न.पा.१० घर भएका युवराज सुवेदी र का.जि.का.म.न.पा.६, बौद्ध घर भएका राज बज्र लामा मिति २०७५/०४/१० गते का.जि.का.म.न.पा.६, बौद्ध, महाकाल चोकबाट २० ट्याब्लेट (२ ग्राम) YABA सहित पक्राउ परेका छन् । युवराज सुवेदी यस व्यूरोको अत्याधिक खोजीमा रहेका फरार अभियुक्त हुन् । निजले पक्राउ परेका जय प्रसाद लिम्बुका साथै भारतमा आफ्नो संपर्क स्थापित गरि सञ्जाल बनाई नेपालको पूर्वी नाकाबाट YABA को कारोबार गर्ने गरेको अनुसन्धानको क्रममा बताएका छन् । त्यसैगरि राज बज्र लामा काठमाण्डौको बौद्ध क्षेत्रमा रही YABA र ICE को कारोबार गर्ने व्यक्ति रहेको खुल्न आएको छ ।
३. २०७५/०१/१० गते ४५५ ट्याब्लेट (४० ग्राम) YABA सहित पक्राउ परेका मुखिया गुरुङ्ग तथा २० ग्राम ICE सहित पक्राउ परेका सुरज गौचन र नबीन मानन्धरको मुद्दामा फरार रहेका अभियुक्तहरूको पक्राउ गर्नको लागि यस व्यूरोद्वारा थालिएको विशेष अपरेशनबाट ठूलो परिमाणमा YABA पक्राउ गर्न तथा पूर्वी नाकाबाट हुने YABA कारोबारको सञ्जाल तोड्न व्यूरो सफल भएको छ ।

पक्राउ परेका जय प्रसाद लिम्बु, युवराज सुवेदी र राज बज्र लामा उपर यस व्यूरोबाट थप अनुसन्धान भईरहेको जानकारीका लागि अनुरोध ।





मनोद्विपक पदार्थ एम्फेटामाईन (YABA)

